

नेपाल टेलिभिजन इ-बुलेटिन



वर्ष १, अङ्क ४, साउन २०७७

www.ntv.org.np

यस अंकमा

नेपाल टेलिभिजन संस्थानले संस्थान भित्र भएगरेका विविध गतिविधिहरूलाई समेटेर आमदर्शक एवम् सम्बन्धित सरोकारवाला सबैको जानकारीकालागि मासिक रूपमा इ-बुलेटिन प्रकाशन गर्दै आइरहेको छ । २०७७ साल साउन महिनामा प्रकाशित यो अंक इ-बुलेटिनको चौथो अंक हो ।

यो अंकमा:

- **प्रशासन:** प्रशासनिक चुस्तता, जोखिममुक्त कार्यस्थल निर्माणमा प्रभावकारिता
- **समाचार:** सचेतता र जनचेतना बढाउन निरन्तर सक्रिय
- **कार्यक्रम:** कहरकाबीच प्रविधिमैत्री अवधारणामा कार्यक्रम
- **एनटिभी प्लस:** आन्तरिक कार्यक्रम उत्पादन र प्रसारणमा अग्रसरता
- **व्यापार:** श्रावणमै अधिकांश सहकार्य र व्यापारिक सम्झौता
- **आर्थिक प्रशासन:** आय लेखाको सेरोफेरोमा आर्थिक प्रशासन
- **अपरेशन:** समग्र प्रसारण व्यवस्थापन र नियमित कार्यमा संलग्नता
- **प्रत्यक्ष प्रसारण:** प्रमुख सन्दर्भहरूको प्रत्यक्ष प्रसारण
- **योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्ध:** योजना निर्माण, कार्यान्वयन र प्रगतिको समिक्षा
- **इञ्जिनियरिङ:** प्रविधिमैत्री प्रसारण बनाउने प्रयासमा प्रगति
- **एनटिभी कोहलपुर:** गतिशिल कदममा लम्किरहेको एनटिभी कोहलपुरको गतिबिधि
- **एनटिभी इटहरी:** बुलेटिन र कार्यक्रमको दायरा विस्तार

प्रशासनिक चुस्तता, जोखिममुक्त कार्यस्थल निर्माणमा प्रभावकारिता

कोभिड-१९ को संक्रमण बढ्दै गएको अवस्थामा नेपाल टेलिभिजनमा कार्यरत सबै सञ्चारकर्मी, पत्रकार एवम् कर्मचारीहरूको स्वास्थ्य सुरक्षा र सुरक्षित कार्यस्थल निर्माणका लागि अधिकतम सुरक्षा सतर्कताको व्यवस्थापन मिलाइएको छ । कार्यस्थलहरूलाई निसंक्रमण गर्ने



लगायतका क्रियाकलापहरूला निरन्तरता दिइदै आइएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अग्रपंक्तिमा रही नेपाल टेलिभिजनमा कार्यरत पत्रकार एवम् कर्मचारी गरी ४० जनामा कोभिड-१९ संक्रमण परीक्षण गरियो । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको सन्दर्भमा थप सुरक्षा सतर्कता अपनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्थानका कार्यकारी अध्यक्ष बीच नेपाल टेलिभिजनको चालु आ. व. २०७७।७८ को कार्य सम्पादनलाई परिणाममुखी बनाउन भएको कार्य सम्पादन सम्झौताका आधारमा संस्थानका कार्यकारी अध्यक्ष र संस्थानका उच्च व्यवस्थापनका पदाधिकारीहरूबीच कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ । यसैगरी संस्थानको कर्मचारी सेवा शर्त विनियमावली, २०५५ (आठौं संशोधन, २०७६ सहित) को विनियम ६२(१) र अनुसूची १२ मा उल्लेखित ढाँचा र निर्देशनका आधारमा संस्थानमा कार्यरत सबै स्थायी कर्मचारीहरूलाई कार्य सम्पादन फाराम भर्ने भराउने कार्यका सिलसिलामा फाराम वितरण कार्य सम्पन्न भयो । यस्तै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८



को दफा ३१(क) को उपदफा (१) र बमोजिम प्रत्येक को उपदफा आ. व. २०७६।७७ को सम्पत्ति विवरण नेपाल टेलिभिजन संस्थान कर्मचारी सेवा शर्त विनियमावली, २०५५(आठौं संशोधन, २०७६ सहित) को विनियम १३९ बमोजिम संस्थानका सम्पूर्ण कर्मचारीहरूलाई समयमै सम्पत्ति विवरण भर्ने सूचित गरिएको छ ।

सचेतता र जनचेतना बढाउन निरन्तर सक्रिय

श्रावण महिनामा सरकारले लकडाउन हटाएको भएपनि कोरोनाको भयावह सकिएको छैन । यसबाट बच्न प्रत्येक व्यक्ति आफैँ सचेत भएर लकडाउनको अवस्थामा भन्दापनि अझबढी होसियारीका साथ व्यवहार गर्नुपर्छ, स्वास्थ्य सुरक्षाका उपायहरूमा कहीं कतै कमी नहुने गरेर पालना गर्नुपर्छ भन्ने सन्देश समाचार र समाचारमूलक कार्यक्रमहरू मार्फत आमदर्शकमाझ पुऱ्याउने काम भयो । काठमाडौँ उपत्यका देशको राजधानी भएकाले यहाँ देशका सबै भागबाट आवतजावत हुने तथा व्यापार व्यवसाय लगायतका गतिविधिका कारण चहलपहल पनि धेरै हुने हुँदा यहाँ कोरोना फैलिने जोखिम धेरै रहेको तर्फ जनचेतना जगाउने खालका समाचारहरू पनि प्राथमिकताकासाथ प्रसारण गरिए । साथै कोभिड-१९ का विरामीको उपचारमा नेपालमै पहिलोपटक प्लाज्मा प्रविधिको प्रयोगबारेको समाचारले पनि समाचार बुलेटिनमा प्राथमिकता पायो ।



बाढीपहिरो पीडितको उद्धार तथा राहत एवं प्रकोपको सम्भावित जोखिमप्रति सजगता वृद्धि

यस वर्षको वर्षा मैसममा मनसुनी वायुको सक्रियता अघिल्ला वर्षको तुलनामा बढी देखियो । यसले गर्दा देशका धेरैठाउँमा पहिरो गयो भने यसबाट धेरै जनधनको क्षति समेत भयो । पहिरो गएका समाचारहरू प्राप्त हुनासाथ नेपाल टेलिभिजनका समाचारकर्मीहरू मार्फत त्यही पुगेर



भइरहेका उद्धारका प्रयासहरू तथा सरकार र समाजकातर्फबाट भइरहेका प्रयासहरूको समाचार प्राप्त गरी प्राथमिकताकासाथ प्रसारण गरियो । साथै जल तथा मौसम विभागसँग निरन्तर सम्पर्कमा रही मौसमी जानकारीहरू दिने तथा ठूलो वर्षाको सम्भावना देखिएको वेला कुन कुन क्षेत्रमा ठूलो वर्षा हुनेवाला छ र यसबाट कुन कुन नदीमा बाढीको सम्भावना छ भनी दर्शकहरूलाई समाचार एवम् समाचारमूलक कार्यक्रमहरू मार्फत पूर्वसावधानी र सतर्कताबारे सचेत गराउने काम पनि भयो ।

इतिहास पुरुषहरूको स्मरण



नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको श्रावण महिनामा नै परेको जन्म-जयन्तीका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनको जग बसाउनमा उहाँहरूको योगदानलाई

स्मरण गर्दै तत्-तत् दिनका समाचार बुलेटिनमा उहाँहरूको जीवनी र योगदान सम्बन्धी समाचारहरू प्रसारण गरियो ।

सर्वोच्च अदालतको फैसला सम्बन्धी समाचार



सशस्त्र प्रहरीका भूतपूर्व नायव महानिरीक्षक रञ्जन कोइरालाले आफ्नै पत्नीको हत्या गरेर सजाय काटिरहेकोमा उनलाई तल्ला अदालतले गरेको कैदसजाय घटाई कैदमुक्त गर्ने सम्बन्धी सर्वोच्च अदालतको फैसला विवादमा पर्यो। आम रूपमा

यो विवादित भएको मात्र होइन यो फैसलाप्रति चित नबुझाएर महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा नै फैसला पुनरावलोकनको लागि निवेदन दियो। सो मुद्दाका सम्बन्धमा सर्वोच्च अदालत स्वयम् पनि पुनर्विचार गर्ने निष्कर्षमा पुगेको छ। यो विषयको समाचारलाई प्राथमिकताका साथ प्रसारण गरिएको थियो।

सम्पदा संरक्षणमा जोड दिँदै समाचार

नेपाल टेलिभिजनले आफ्ना समाचार बुलेटिनहरू मार्फत् संरक्षणको पर्खाइमा रहेका सम्पदा तथा तिनको संरक्षणमा भएका प्रगतिबारे पनि जानकारीहरू दिने गरेको छ। साउन महिनाका बुलेटिनमा सिंहदरबार पुनर्निर्माणमा



भएको प्रगति, पशुपति क्षेत्रको विकासका लागि ल्याउन लागिएको सयवर्षे गुरुयोजना तथा त्यसको पक्ष विपक्षका धारणाहरू समेत समाचारका विषयवस्तु बने।

सरकार र जनताबीचको सेतु

नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयहरू सधैं नै नेपाल टेलिभिजन समाचारका प्राथमिकता विषयवस्तु रहँदै आएका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सरकारका प्रवक्ताले सार्वजनिक गर्नुहुँदा नेपाल टेलिभिजन समाचार च्यानलले प्रत्यक्ष प्रसारण नै गरी आम दर्शकमाझ पुऱ्याउने गरेको छ । साथै समाचार बुलेटिनमा पनि यी विषयलाई प्राथमिकताका साथ प्रसारण गर्ने गरिएको छ ।



कहरकाबीच प्रविधिमैत्री अवधारणामा कार्यक्रम

कोभिड-१९ को महामारीका बिच नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणले आफ्नो कार्य संचालनलाई छिटो, छरितो, व्यवस्थित, जनमुखी, पारदर्शी र समयसापेक्ष बनाउनका लागि दैनिक कार्य संचालनमा विशेष ध्यान दिएको छ । आर्थिक वर्ष २०७७/०७८ को सुरुवातसँगै श्रावण महिनामा आन्तरिक कार्यक्रमहरूका साथै विभिन्न सरकारी निकायसँग भएका सम्झौता बमोजिमका कार्यक्रमहरू निर्माण र प्रसारण भएका छन् ।



कोरोनाभाइरसका कारण सिंजना भएको विषम परिस्थितिमा कार्यक्रमहरूको निर्माण चुनौतीपूर्ण भएपनि सूचना प्रविधिको अधिकतम प्रयोग गरेर कार्यक्रमहरूको निर्माण भै रहेको छ । यस अवधिमा नेपाल टेलिभिजनको केन्द्रीय कार्यालय सिंहदरवारमा नै आएर आफ्नो प्रस्तुती दिनुपर्ने गायन रियालिटी शो नेपाल स्टारमा सूचना प्रविधिको प्रयोग गरी प्रतिस्पर्धीले घरमै बसेर आफ्नो प्रस्तुती दिए जुन आफैमा उपलब्धिपूर्ण रहयो । यसका साथै संघर्ष, जनस्वास्थ्य बहस, रोजगार हाम्रो सरोकार, कोभिड हटलाइन, सुशासन सवाल, कानूनका कुरा जस्ता कार्यक्रमहरू निर्माण तथा प्रसारण भएका छन् । यसैगरी दैनिक रूपमा प्रसारण हुने कृषि कार्यक्रमहरू पनि निर्माण तथा प्रसारण भए ।



आम दर्शकमाझ निरन्तर रूपमा सूचना, जानकारी र सन्देश प्रवाह गर्नुपर्ने दायित्व नेपाल टेलिभिजनलाई रहेको छ । जसअन्तर्गत मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधको विषयमा सूचना तथा जानकारी दिने हेतुले विज्ञ र यसका अभियन्ताहरूसँग विशेष परिसंवाद पनि निर्माण तथा प्रसारण गरियो । यसका साथै कोरोना भाइरसबारे जनचेतामुलक सन्देशहरू निर्माण जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । प्रधानमन्त्रीको विशेष सम्बोधन, मन्त्रिपरिषद् बैठकको निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ लगायत विभिन्न महत्वपूर्ण घटनाक्रमहरूको प्रत्यक्ष प्रसारण पनि गरिंदै आएको छ ।

आन्तरिक कार्यक्रम उत्पादन र प्रसारणमा अग्रसरता

श्रावण महिनामा कोभिड-१९ कै कारण बाह्य कार्यक्रमहरूको उत्पादन संभव नभएकोले एनटिभी प्लसका आन्तरिक उत्पादनका कार्यक्रमहरू निर्माण भई प्रसारण भएका छन् । यस अवधिमा नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल टेलिभिजन बीच भएको



सम्झौता अनुरूप कृषि अनुसन्धान र प्रविधि नामक कार्यक्रम चालु आर्थिक वर्षमा पनि एनटिभी प्लसबाट उत्पादन/प्रसारण गर्नुपर्ने भएकोले उक्त कार्यक्रमको नयाँ शृंखलाको प्रसारण श्रावण २६ गते देखि सुरु भएको छ । खेलकुद, साहित्य र संगीत सम्बन्धी नयाँ कार्यक्रमहरू छायाँङ्कन हुन सक्ने अवस्था नभएकोले ती विषयका पुराना कार्यक्रमहरू अद्यावधिक गरी प्रसारण भै रहेका छन् । पुराना टेलीशृंखलाहरूको प्रविधि रूपान्तरण गरी प्रसारण गर्ने कार्यले पनि श्रावण महिनामा निरन्तरता पाएको छ । यस अन्तरगत २०५२ सालमा नेपाल टेलिभिजनबाट प्रसारण भएका उमेश अर्यालद्वारा निर्देशित टेली चलचित्र पिंजडा को ५ वटा भाग प्रसारण भएको छ । यसैगरी २०५७ सालमा नेपाल टेलिभिजनबाट प्रसारित साहित्यकार रमेश विकलको लोकप्रिय उपन्यास अविरल बग्दछ इन्द्रवतीमा आधारित चर्चित टेलीशृंखला



अविरल बग्दछ इन्द्रावतीको पनि श्रावण २ गतेबाट प्रसारण सुरु गरिएको छ । त्यस्तै नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र र नेपाल टेलिभिजन बीच भएको सम्झौता अनुसार एनटिभी प्लसबाट हरेक दिन दैनिक विहान ७ बजे देखि ८ बजे सम्म प्रसारण गर्नु पर्ने स्वस्थ जीवन

कार्यक्रमको उत्पादन प्रक्रिया पनि सुरु भएको छ ।

श्रावणामै अधिकांश सहकार्य र व्यापारिक सम्झौता



कोभिड-१९ कारण सृजना भएको परिस्थितिका कारण नेपाल टेलिभिजनका विभिन्न च्यानलहरुबाट प्रसारण हुने कार्यक्रम र विज्ञापनका लागि यस वर्ष श्रावण महिनामा व्यापारिक सहकार्यका लागि सम्झौता भएका छन् ।

विभिन्न सरकारी निकायसंगको सम्झौताले जनस्वास्थ्य र जनचेतनामूलक विविध विषयमा कार्यक्रम निर्माण र प्रसारण गर्दै आइरहेका नेपाल टेलिभिजनका च्यानलहरुलाई थप सहजता भएको छ । यसैगरी एजेन्सी तर्फपनि समाचार र कार्यक्रम प्रायोजनका लागि सम्झौता सम्पन्न भएका छन् ।

यसैगरी नेपाल टेलिभिजन एनटिभि, एनटिभि प्लस र समाचार च्यानलमा आर्थिक वर्ष २०७७/०७८ का लागि निरन्तरता भएका र सरकारी स्लटका लागि व्यवस्थापन भएका स्लट बाहेकको लागि ७-७ दिनको म्याद दिई दुई



पटक बोलपत्र समेत आह्वान भई तद्अनुरूप प्राप्त प्रस्तावहरुको कार्यावन्त्यनका लागि सम्झौता हुने क्रममा रहेको छ । साउन महिनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै बैदेशिक रोजगार बोर्डको सचिवालय संग रोजगार हाम्रो सरोकार कार्यक्रम, कृषि सूचना तथा सञ्चार केन्द्र संग कृषि कार्यक्रम, सहकारी बोर्ड संग सहकारी दर्पण कार्यक्रम, परीक्षा बोर्ड संग परीक्षा सवाल कार्यक्रम, आदिका साथै नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम संगको सहकार्य सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र संगको बाँकी संझौता पनि भाद्र पहिलो हप्ता भित्रमा सम्पन्न गर्ने गरी तयारी भईरहेको छ ।

आयलेखाको सेरोफेरोमा आर्थिक प्रशासन



आर्थिक प्रशासन महाशाखाले २०७७ श्रावण महिनामा संस्थानको इटहरी च्यानल, एनटिभी कोहलपुर लगायत अन्य प्रसारण केन्द्रहरूमा आ.व. २०७७/०७८ को स्वीकृत बजेटका आधारमा प्रथम चौमासिक वजेट निकासी गरेको छ । यसैगरी सञ्चालक समितिको निर्णयानुसार मिति २०७७।०४।०१ भन्दा पहिले प्राविधिक पदमा नियुक्ति पाई कार्यरत कर्मचारीहरूले खाईपाई आएको प्राविधिक २ (दुई) ग्रेड बापतको रकम भुक्तानी दिइएको छ । गत आ.व. को समाप्तिसंगै आ.व.२०७६/०७७ मा दायित्व सृजना भएका संस्था एवं व्यक्तिहरूको भुक्तानी निकासी भएको छ । आ.व. २०७७/०७८ मा भएको सम्झौता अनुसार Computer Entry गरी विल गर्ने, आ.व. ०७६।०७७ को Reconciliation, सन्तुलन परिक्षण तयार गर्ने र व्यापार तथा खर्च समायोजन लगायत बार्षिक हिसाव तयार गर्ने कार्य भएको छ भने FCT Banking को हिसाव विवरण तयार गर्ने कार्य भैरहेको छ । आ.व. २०७६/०७७ असार महिनाको मुल्यअभिवृद्धि कर र आयकर दाखिला, आ.व. २०७७/०७८ का लागि संस्थानमा कार्यरत कर्मचारीहरूको वार्षिक आमदानीको आयकर गणना गरी २०७७ श्रावण महिनाको तलव पारिश्रमिक भुक्तानी लगायत लेखा शाखा र आयलेखा शाखासंग सम्बन्धित अन्य नियमित दैनिक कार्यहरू सञ्चालन भैरहेको छ ।

समग्र प्रसारण व्यवस्थापन र नियमित कार्यमा संलग्नता

अपरेशन महाशाखाका कर्मचारीहरूको संलग्नतामा गत महिनामा झैं श्रावण महिनामा समेत नियमित समाचार तथा कार्यक्रम छायांकन, दृश्य सम्पादन र डबिङ्गका अलावा साप्ताहिक कोरोना केयर रेकर्डिङ्ग, दैनिक हाम्रो स्वास्थ्य कार्यक्रम उत्पादन, दैनिक कोभिड हटलाइन र स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस



ब्रिफिङ्गको प्रत्यक्ष प्रसारणजस्ता कोभिड-१९ का सम्बन्धमा विशेष कार्यक्रमहरू उत्पादन तथा प्रत्यक्ष प्रसारणहरू भए । श्रावण महिनामा यस महाशाखाको संलग्नतामा नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिकिकरण तथा ऊर्जा मन्त्रालयद्वारा आयोजित जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम र मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रमको प्रत्यक्ष प्रसारण जस्ता विशेष कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण सम्पन्न भएका छन् । यसैगरी संस्थानका महाप्रबन्धकको नेतृत्वमा कार्यकारी ध्वनि नियन्त्रक सहितको प्राविधिक टोलीको सहभागितामा प्रदेश ७, कर्णाली प्रदेश र वागमती प्रदेशमा एनटिभी ब्युरो कार्यालय स्थापना गरी कार्य थालनी गर्न मुख्यमन्त्री, मन्त्री र सचिवज्यूहरूसंग बैठक गरी भवन व्यवस्थापन र सो भवनमा स्टुडियो निर्माण गर्न प्राविधिक अध्ययन तथा इष्टिमेशनको कार्य सम्पन्न गरिएको छ ।

प्रत्यक्ष प्रसारण प्रमुख सन्दर्भहरूको प्रत्यक्ष प्रसारण



कोभिड-१९ को महामारीको अवस्थामा पनि नागरिकका सरोकारसंग सम्बन्धित विविध विषय र सन्दर्भहरूमा नेपाल टेलिभिजनका विभिन्न च्यानहरूबाट श्रावण महिनामा पनि प्रत्यक्ष प्रसारण भएका छन् । गत महिनामा झैं श्रावण महिनामा समेत कोभिड-१९ का सम्बन्धमा विशेष कार्यक्रमको रूपमा नियमित स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ्गको प्रत्यक्ष प्रसारण सम्पन्न

भयो । यसैगरी श्रावण २ गते नेपाल राष्ट्रबैंकद्वारा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रमको प्रत्यक्ष प्रसारण तथा ६ र ७ गते ऊर्जा मन्त्रालयद्वारा आयोजित जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमको पनि प्रत्यक्ष प्रसारण भयो । हरेक साता आयोजना हुने मन्त्रीपरिषद्को निर्णय सार्वजनिकी कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि नियमित रूपमा हुदैआइरहेको छ ।

योजना निर्माण, कार्यान्वयन र प्रगतिको समिक्षा



योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाको आयोजनामा संस्थान भित्र शाखा, महाशाखा निर्देशक, प्रमुख, नायब महाप्रबन्धक, महाप्रबन्धक र कार्यकारी अध्यक्षको उपस्थितिमा आ.व.२०७६/७७ को तेस्रो चौमासिक र वार्षिक प्रगति विवरण समिक्षा गरिएको छ ।

यसैगरी सञ्चार तथा सूचना

प्रविधि मन्त्रालयमा आयोजना भएको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा संस्थानको आ.व.२०७६/७७ को वार्षिक र तेस्रो/अन्तिम चौमासिक विवरण बनाई पेश गरिएको छ ।

यो महिना नै आ.व.२०७७/७८ को लागि कार्यसम्पादन सम्झौताको विवरण तयार गरी मन्त्रालयमा पेश भई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री हरिप्रसाद बस्याल र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट बीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ ।

यसैगरी नायब महाप्रबन्धक (प्रशासन) श्री विष्णुराम न्यौपानेको संयोजन र योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाको सहयोगमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष बीचमा २०७६/०४/१३ गते भएको कार्यसम्पादन सम्झौता बमोजिम संस्थानका कार्यकारी अध्यक्ष तथा मातहतका कर्मचारी महाशाखा निर्देशक र प्रमुखहरु तथा नायब महाप्रबन्धकहरुबीच पनि आ.व.२०७७/७८ को कार्यसम्पादन सम्झौता गरिएको छ ।



त्यस्तैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायहरूको आ.व.२०७६/७७ मा सम्पादन गरेका क्रियाकलाप, उपलब्धि, भावी योजना र कार्यक्रम आदि समावेश भएको वार्षिक प्रगति प्रतिवेदन प्रकाशन गर्न विवरण माग भएबमोजिम यस संस्थानसँग सम्बन्धित विवरण मन्त्रालयलाई उपलब्ध गराइएको छ ।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्ययोजना तयार गरी सूचना प्रविधि विभागको वेब पोर्टलमा अपलोड गरेर श्रावण महिनाको प्रगति विवरण समेत त्यहाँ प्रविष्ट गरिएको छ ।

नेपाल टेलिभिजनको समाचार प्रसारण र विभिन्न माध्यमहरूको प्रयोगगरी यसको दायरा विस्तार गर्ने र घटनाक्रमहरूलाई अनलाइन मार्फत तत्कालै विश्वभर रहेका नेपाल टेलिभिजनका दर्शकहरूलाई सुसूचित गराउने उद्देश्य र योजना अनुरूप संस्थानको अनलाइन समाचार पोर्टललाई पुनर्संरचना गरी छुट्टै अनलाइन समाचार पोर्टल nepaltvonline.com सञ्चालनमा ल्याइएको छ ।

संस्थानको प्रशासनिक एवम् व्यवस्थापकीय क्रियाकलापको पारदर्शिता र तत् सम्बन्धी आधिकारिक सूचना प्रवाहका लागि बेग्लै कर्पोरेट साइट ntv.org.np पनि सञ्चालनमा ल्याइएको छ ।

यसैगरी महाशाखाले संस्थानको आ.व २०७७/०७८ को स्वीकृत वजेट अनुसार वार्षिक खरिद योजना पनि तयार गरेको छ ।



नेपाल टेलिभिजनको
नयाँ समाचार पोर्टल
नयाँ ठेगानामा
nepaltvonline.com

आजैदेखि....

प्रविधिमैत्री प्रसारण बनाउने प्रयासमा प्रगति

आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी प्रसारणको गुणस्तर र दर्शकसम्मको सहज उपलब्धताका लागि इन्जिनियरिङ महाशाखा अन्तरगत श्रावण महिनामा पनि विभिन्न प्रगतिमूलक प्रयासहरु भए । यस अवधिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट हुने प्रत्यक्ष प्रसारणलाई थप भरपर्दो र गुणस्तरीय बनाउन उक्त मन्त्रालयदेखि केन्द्रीय प्रसारण स्टुडियो NTV MCR सम्म Optical Fiber Link जडान गर्ने कार्य सम्पन्न भएको छ । यसैगरी नेपाल टेलिभिजनले विभिन्न प्रदेशका राजधानीहरुमा अब छिट्टै सुरु गर्न लागेका समाचार ब्यूरो स्थापनाका लागि आवश्यक प्राविधिक कार्यको काम पनि भै रहेको छ । यीनका अतिरिक्त नेपाल टेलिभिजनले कोभिड-१९ सम्बन्धी अध्यावधिक विवरणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्दै आइरहेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको आवश्यक प्राविधिक व्यवस्थापनको काम पनि भै रहेका छन् । साथै सरकारका प्रवक्ताबाट हुदै आइरहेको नेपाल सरकार मन्त्रपरिषद्को निर्णय सार्वजनिक कार्यक्रमको पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ ।



गतिशिल कदममा लम्किरहेको एनटिभी कोहलपुरको गतिविधि



साउन १ गतेदेखि एनटिभी कोहलपुरबाट समाचार बुलेटिन प्रसारण आरम्भ भएको छ । हाल यो च्यानलबाट दिउसो ३, अपरान्ह ५ र साँझ ७ बजे गरी दैनिक ३ वटा बुलेटिन प्रसारण भैरहेका छन् । हरेक दिन बिहान ६ बजेदेखि ९ बजे सम्म बिहानी शो मोर्निङ मिक्स प्रसारण भैरहेको छ । सुदूरपश्चिम सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा साप्ताहिक रुपमा सुन्दर सुदूरपश्चिम कार्यक्रम सुरु भएको छ भने प्रदेश ५ सरकार आन्तरिक मामिला तथा कानून

मन्त्रालयसंग समृद्धिका पाइला कार्यक्रम निर्माण तथा प्रसारणका लागि सम्झौता भएको छ । दाङका तुलसीपुर उपमहानगरपालिका र शान्तिनगर गाँउपालिकासंग सम्झौता भै मासिक रुपमा क्रमशः समृद्ध तुलसीपुर र हाम्रो शान्तिनगर कार्यक्रम प्रसारण प्रारम्भ भएको छ । यसैगरी बाँकेको राप्ती सोनारी गाँउपालिकासंग हाम्रो राप्ती सोनारी कार्यक्रम निर्माण तथा प्रसारणका लागि सम्झौता भएको छ ।



एनटिभी कोहलपुरको आन्तरिक उत्पादनका रूपमा थारु भाषाको कार्यक्रम फूलर्या, डोटेली भाषाको कार्यक्रम सौराङ सुदूरकी, हेलो एनटिभी कोहलपुर, स्थानीय विकास र ग्रहफल सुरु भएका छन् । समाचार र कार्यक्रमहरू सुरु भएसंगै एनटिभी कोहलपुर र यसबाट प्रसारण हुने कार्यक्रमहरूको चर्चा बढ्दै गएको छ । प्रदेश सरकार र स्थानीय सरकारसंगको सहकार्यमा बृद्धि हुँदै गएको छ । सामाचार तथा अन्य कार्यक्रमहरू एनटिभी कोहलपुरको Facebook पेजबाट प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

कोभिड-१९ को संक्रमणबाट बच्न पूर्णरूपमा स्वास्थ्य मापदण्ड लागू गरिएको छ । आवश्यक सतर्कता र साबधानी अपनाइएको छ । मास्क, पञ्जा, स्यानिटाइजर लगायत र ज्वरो नाप्ने यन्त्रको समेत व्यवस्था मिलाइएको छ । यहाँ कार्यरत



सम्पूर्ण कर्मचारीहरूलाई कम्तिमा एक महिना पुग्ने स्वास्थ्य सुरक्षा सम्बन्धि सामग्रीहरू समावेश गरिएको स्वास्थ्य सुरक्षा किट वितरण गरिएको छ । कार्यालय प्रवेश गर्नेहरूको लागि आगन्तुक पुस्तिका व्यवस्था गरिएको छ भने कर्मचारीहरूको आवास भवन प्रयोग सम्बन्धी मापदण्ड तयार गरी लागू गरिएको छ ।

—• Features —•

-  Live Tv
-  Tv Shows
-  Videos on demand
-  News



NEPAL TELEVISION APP

AVAILABLE ON

 Download on the App Store

 ANDROID APP ON Google play



bit.ly/nepaltelevision

बुलेटिन र कार्यक्रमको दायरा विस्तार



एनटिभी इटहरीबाट श्रावण १ गते देखि दैनिक विहान ९ बजे नियमित बुलेटिन थप गरी प्रसारण सुरु गरिएको छ । यसैगरी श्रावण १ गतेदेखि नै दैनिक विहान १०, ११, र १२ बजे समाचार संक्षेप सुरु भएको छ । जनतासँग मुख्यमन्त्री कार्यक्रम प्रसारण मात्र गरिरहेकोमा श्रावण महिनाबाट उत्पादन पनि सुरु गरिएको छ । रोजगार हाम्रो सरोकार, प्रदेश १ डायरी, समृद्धिको यात्रा जस्ता कार्यक्रमहरु पनि साप्ताहिक रुपमा प्रसारण भै रहेका छन् । यसैगरी Prelude to Love-Instrumental performance of Roshan Sharma उत्पादन र प्रसारण भएको छ ।

प्रत्यक्ष प्रसारण

च्यानलबाट सूर्योदय, डायल इटहरी कार्यक्रम दैनिक रुपमा प्रत्यक्ष प्रसारण भै रहेको छ भने नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति सार्वजनिक, जल तथा मौसम पूर्वानुमान, कोभिड हटलाइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी दैनिक प्रेस ब्रिफिङको पनि प्रत्यक्ष प्रसारण भएको छ ।



सहकार्यको सम्झौता

यो महिना आ.व.२०७७/०७८ का लागि साँझ ७ बजेको समाचार सांकेतिक भाषामा समेत प्रसारण गर्न प्रदेश १ को सामाजिक विकास मन्त्रालयसँग सम्झौता सम्पन्न भयो । यसैगरी आ.व. २०७७/०७८ का लागि साँझ ७ बजेको समाचारमा कृषि समाचार सेगमेन्ट प्रसारण गर्न प्रदेश १ कै भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्झौता भएको छ ।

